नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सूचना तथा प्रसारण विभाग

अनलाइन सञ्चारमाध्यम वर्ता प्रमाणपत्र

सि.नं.
दर्ता प्रमाणपत्र नं. १२६९/०७५-७६

श्री पुस्ता मिडिया प्रा.लि.
बिरेन्द्रनगर-१०, सुर्खेत ।

तपाई/तपाईहरुलाई निम्न विवरणको अनलाइन सञ्चार माध्यम मार्फत अनलाइन पत्रकारिता गर्नको लागि यो प्रमाणपत्र दिइएको छ ।

१. अनलाइन सञ्चारमाध्यमको विवरण :
   (क) नाम :- www.hamropusta.com
   (ख) डोमेन :- www. hamropusta.com
   (ग) भाषा :- नेपाली/अंग्रेजी ।

२. कार्यालय रहने स्थान :- बिरेन्द्रनगर-१०, सुर्खेत ।

३. सञ्चालकको नाम, थर, ठेगाना र सम्पर्क नं. :-
   रत्न बहादुर सुनुवार, ९८५८०६४०५८, सिन्धुली ।

४. सम्पादकको नाम, थर, ठेगाना र सम्पर्क नं. :-
   दुर्गा बहादुर बि.क.,९८४८०३८१०९, सुर्खेत ।

५. स्थायी लेखा नं./मूल्य अभिवृद्धि कर नं. :- ६०६७०७३४९
६. अन्य विवरण: info@hamropusta.com

प्रमाणपत्र जारी गर्नेको

दस्तखत : २०७५।१२।१८
नाम, थर : रुपा बि.क.
पद : शाखा अधिकृत
मिति: २०७५/१२/१८
कार्यालयको छाप :

Scanned by CamScanner